



नेपाल राजपत्र

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड ५१) काठमाडौं, कात्तिक ६ गते २०५८ साल (अतिरिक्ताङ्क ४०)

भाग ४

श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारको सूचना

माननीय स्वास्थ्य मन्त्री श्री शरतसिंह भण्डारी निजी भ्रमणको सिलसिलामा २०५८ साल कात्तिक ७ गते भारतको नयाँ दिल्ली जानुहुने र त्यसपछि जापानको कोबेमा आयोजना हुने स्वास्थ्य र जनकल्याण व्यवस्था विकास सम्बन्धी दोस्रो विश्व सम्मेलनमा भाग लिन कात्तिक १३ गते त्यसतर्फ जानुहुने भएकोले उहाँको अनुपस्थितिमा उहाँले सम्हाली आउनु भएको स्वास्थ्य मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्रीको सिफारिशमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बलबहादुर के.सी. ले सम्हाल्नु हुनेछ ।

मुकुम बस्ने बमोजिम,

पशुपतिनाथ महर्जन

श्री ५ महाराजाधिराजका प्रमुख सचिव

मुद्रण विभाग, सिंहदरबार, काठमाडौंमा मुद्रित ।
आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएको छ, मान ल्याउनु हुनेछ।

४८७

ਸ਼੍ਰੀਮਤੀ ਜਸਮੀਤ ਕੌਰ

1957

भाषाभाषी विचारों की नीति का स्वीकार कि जिस प्रकार भाषा
 विभाग के अधिनस्थ वे विद्वान् विचारों को लिखते हैं वे अतीत का प्रमाण
 नहीं लिखें किन्तु भाषा के अनुसार भाषावत्ता व व्यवहार ही भाषाविद्गम माने
 गये। लिखित लिपि में सुधार के लिये कि वे अतीत का प्रमाण भाषाविद्गम
 माननेवाले या भाषा के अनुसार भाषावत्ता लिखें फलाने लिखें फलाने भाषाविद्गम
 किन कारणों से भाषा के अनुसार भाषावत्ता लिखें फलाने भाषाविद्गम
 । अर्थात् भाषा के अनुसार भाषावत्ता लिखें

जारीतः विद्यमानः

निम्न कक्षाएँ

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।